

नेपालगन्ज उपमहागरपालिकाको आ.व. २०८२/०८३ को पहिलो चौमासिक
सार्वजनिक सुनुवाई
२०८२ मंसिर ५ गते
प्रतिवेदन



आयोजक



नेपालगन्ज उपमहागरपालिका, बाँके

सहजिकरण



बास नेपाल

०

Handwritten signature



नेपालगन्ज उपमहागरपालिकाको आ.व. २०८२/०८३ को पहिलो चौमासिक

सार्वजनिक सुनुवाई

२०८२ मंसिर ५ गते

प्रतिवेदन

१. सहजिकरण गर्ने संस्थाको परिचय :-

बागेशवरी असल शासन क्लब (बास नेपाल) विगत २५ वर्ष देखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल गैर सरकारी संस्था हो । २०५७ मंसिर २४ गते स्थापित यो संस्था देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, घुसखोरी जस्ता बेथितिका विरुद्ध ससक्त रुपमा क्रियाशिल रहँदै आएको छ । ७७ जिल्ला शाखा, ४९ उपशाखा, ६३ ईकाइ र ५००० भन्दा बढी युवाहरु आवद्ध भएको यस संस्थाले असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिंसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण, सञ्चार र संस्थागत विकासका क्षेत्रमा काम गर्दै आईरहेकोछ । बास भ्रष्टाचार विरुद्धको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी ईण्टरनेशन नेपालको आवद्ध संस्था हो ।

समाज कल्याण परिषद काठमाण्डौं, ट्रान्सपरेन्सी ईण्टरनेशनल नेपाल काठमाण्डौं, गो-गो फाउण्डेसन, गैर सरकारी संस्था महासंघ नेपाल, गैर सरकारी संस्था नेटवर्क लगायतका निकाय तथा संस्थामा आवद्ध यस संस्थाले विभिन्न सरकारी निकाय, गैरसरकारी संघ, संस्था तथा अन्तराष्ट्रिय संघ, संस्था, स्थानीय सरकार, निजी क्षेत्रसँगको सहकार्य र सहयोगमा काम गरिरहेको छ ।

२. कार्यक्रमको पृष्ठभूमि :-

राज्य संचालनको गुणस्तरीयताले जनताको जीवनमा निरन्तर प्रभाव पार्दछ । लोकतन्त्रमा सरकारले नागरिकप्रति जवाफदेहि भएर उनीहरुको चित्त बुझाउनु पर्दछ । सार्वजनिक निकायमा बस्नेहरुले कस्तो काम गरिरहेका छन् भनेर नागरिकले चासो राखिरहेका हुन्छन् । त्यसैले राज्य संयन्त्रबाट दिइने सेवा, सुविधा र वस्तुको गुणस्तरका वारेमा सार्वजनिक मञ्चबाट नागरिकले उठाएका प्रश्नको उत्तर दिनु सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको जवाफदेहिता अन्तर्गत पर्दछ । यस्तो जवाफदेहिता अधिकारमा बसेका जिम्मेवार व्यक्ति र सेवाग्राहि नागरिकका विच गरिने सार्वजनिक सुनुवाईका माध्यमबाट खोज्न सकिन्छ । यसरी संचालन गरिने सार्वजािक सुनुवाईबाट सार्वजनिक निकायहरुलाई उनिहरुले गरेको कामको पृष्ठपोषण पनि हुन्छ । सरकारी निकाय र नागरिकको विचमा रहेको अविश्वास घटेर जान्छ र सार्वजनिक निकायले अगाडि सारेका हरेक काम कारवाहिप्रति नागरिकमा अपनत्वको भावना पनि जाग्छ । त्यसैगरी राज्य संयन्त्रले गर्ने गतिविधीका वारेमा नागरिकहरुले गुण र दोषका आधारमा मुल्यांकन गर्न पाउनु पर्छ, यो लोकतान्त्रिक मुलुकका नागरिकको अधिकार हो । सर्वसाधारण नागरिक र अधिकारमा बसेका व्यक्तिहरुका बीचमा सार्वजनिक चासोको विषयमा हाकाहाकि प्रश्नेत्तर गर्ने सामुदायिक मञ्चलाई सार्वजनिक सुनुवाई भनिन्छ ।

यसले स्थानीय नागरिकहरूमा विकास योजना प्रति अपनत्वको भावना विकास गर्नुका साथै पारदर्शिताको अभ्यास गर्दछ। आफ्नो कार्यालयले वर्ष भरीमा सञ्चालन गरेका गतिविधिको प्रभावकारीताका लागि अनिवार्य रूपमा आवधिक तथा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई गर्नु पर्ने राज्यले व्यवस्था गरे अनुसार स्थानिय निकाय सार्वजनिक सुनुवाई कार्यविधि -२०६७ समेत लागु भएको छ। नेपालमा सार्वजनिक सुनुवाईको अवधारणा-२०५० साल पौष १३ गते देखि केदार खड्काले सुरुवात गरेको एकआपस टेलिभिजन कार्यक्रमबाट सुरुवात भएको मानिन्छ। पांच वर्ष सम्म नियमित संचालन भएको सो कार्यक्रमले नेपालमा सार्वजनिक सुनुवाईको अवधारणालाई नागरिकका विच लोकप्रिय बनाएको थियो। सार्वजनिक सुनुवाईले सर्वसाधारण नागरिकलाई अधिकारमा बसेका व्यक्ति नजिक पुग्ने र आफ्ना असन्तुष्टि पोख्ने अवसर दिन्छ। त्यसैले यसलाई सर्वसाधारणको पहुँच अधिकारमा बस्नेहरु सम्म पनि भन्ने गरिन्छ। सार्वजनिक सुनुवाईको प्रभावकारितालाई ध्यानमा राखेर पहिलो पटक नेपाल सरकारले-२०६२ सालमा सार्वजनिक सुनुवाई सम्बन्धि निर्देशिका नै बनाएर यो संयन्त्रलाई संस्थागत गरेको पाईन्छ। सुनुवाईमा पछाडिपरेका, दलित, अल्पसंख्य, अपाङ्गता भएका सर्वसाधारण नागरिकहरूको उपस्थिती उल्लेखनीय हुनु पर्दछ। हाल सार्वजनिक सुनुवाईलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले अबलम्बन गरेर आफ्ना कार्यक्रम बनाएर सञ्चालन गरी रहेका छन्। स्थानीय सरकार संचालन ऐन २०७४ मा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको लागि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्राध्यान गरेको छ। सुशासन ऐन-२०६४ को दफा ३० मा सार्वजनिक सुनुवाई गराउनु पर्ने व्यवस्था गरी कानूनी व्यवस्था गरिएको छ। त्यसैगरी सुशासन नियमावली-२०६५ को नियम १९ ले सार्वजनिक निकायले प्रत्येक ४ महिनामा कम्तिमा एउटा सुनुवाई गर्नु पर्ने व्यवस्था गरेको छ। स्थानीय सरकार संचालन ऐन २०७४ ले समेत सबै स्थानीय तहहरूले सार्वजनिक सुनुवाई गर्नुपर्ने करालाई अंगिकार गरेको छ। पछिल्लो समयमा आएर स्थानीय तहहरूले यो संयन्त्रलाई आत्मसात गरी सार्वजनिक सुनुवाई सञ्चालन गर्दै आएका छन्। सोहि कुरालाई मध्येनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा नेपालगन्ज उपमहानगरपालिकाबाट आ.व. २०८२/०८३ को पहिलो चैमासिकमा संचालन गरेका विकास निर्माणका गतिविधि र कार्यालयबाट प्रवाह गरिएका सेवाको प्रभावकारिता बारे खुला छलफलका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको बाबाकुटीमा २०० बढी नगरबासीहरूको सहभागीतामा मिति २०८२ मंसिर ५ गतेका दिन नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

३. कार्यक्रमका उद्देश्यहरु :

- उपमहानगरपालिको काम कारवाही बारे गाउँपालिका वासिलाई जानकारी गराउने।
- उपमहानगरपालिकाको मंसिर देखि फागुन सम्मको चौमासिक प्रगति सार्वजनिक गर्ने।
- उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाका बारेमा छलफल तथा बहस गर्ने।
- उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिताका बारेमा पृष्टपोषण लिने।
- अर्धवार्षिक गतिविधिहरूको समिक्षा गरि भावि कार्ययोजनाका लागि सुझाव संकलन गर्ने।
- प्राप्त प्रश्न तथा सुझावको आधारमा साभा सार्वजनिक प्रतिवद्धताको घोषणा गर्ने।

४. कार्यक्रम संचालनका क्रममा अवलम्बन गरिएका विधिहरु :

नेपालगन्ज उपमहानगरपालिकाको प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई गर्नु पूर्व देहाय बमोजिमका विधिहरु अवलम्बन गरिएको थियो :

क. प्रस्तावना पेश र सम्झौता : कार्यक्रम संचालन गर्नुपूर्व रित पूर्वक सबै प्रक्रिया पुरा गरी नियमसंगत र प्रक्रियागत रुपमा कार्यक्रम संचालन गर्न नेपालगन्ज उपमहानगरपालिकामा प्रस्तावना पेश गरिएको थियो । सो प्रस्तावना माथि पालिकाले मूल्यांकन गर्दै सहजीकरणको लागि बास नेपाललाई छनौट गरि पालिका र बास नेपाल बिच सम्झौता भई पालिकाले कार्यक्रम संचालन गर्ने कार्य आदेश प्रदान गरेको थियो ।

ख. ऐन, नियम, निर्देशिका तथा कार्यविधिको अध्ययन :

कार्यक्रम गर्नु पूर्व आयोजक संस्थाका प्रतिनीधि र सहजिकरणको जिम्मा पाएको संस्था बीच स्थानीय सरकार संचालन ऐन २०७४, सुशासन ऐन २०६४ तथा नियमावली, २०६५, सार्वजनिक जवाफदेहिता प्रबर्द्धन सम्बन्धिको कार्यविधि, २०७७, लगायतका निर्देशिका र कार्यविधिहरुको विस्तृत अध्ययन गरिएको थियो भने ऐन, नियमावली र कार्यविधिमा भएका प्रक्रियाका बारेमा आश्यक छलफल गरिएको थियो ।

ग. मिति, समय र स्थान निर्धारण :

नेपालगन्ज उपमहानगरपालिका र बास नेपाल बिच भएको छलफल पश्चात नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ को बाबाकुटीमा २०८२ मंसिर ५ गते बिहान ११:०० बजे देखि कार्यक्रम संचालन गर्ने समय निर्धारण गरिएको थियो ।

घ. कार्यक्रमका लागि सूचना तथा प्रचार प्रसार र पत्राचार :

सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको व्यापक सूचना प्रवाह र प्रचार प्रसारको लागि नेपालगन्ज उपमहानगरपालिका मार्फत मंसिर १ गते नै स्थानीय नागरिकहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु तथा सर्वा साधारण नागरिकहरुलाई पत्राचार गरिएको थियो । त्यसैगरी उपमहानगरपालिका तथा बास नेपाल मार्फत सामाजिक संजालमा सबैलाई सार्वजनिक सूचना एक हप्ता अगाडी देखि गरिएको थियो । त्यसैगरी मंसिर ३ र ४ गते सबै वडाहरुमा माइकिंग गरिएको थियो । आम नागरिकहरुको व्यापक सहभागिताका लागि कार्यक्रम हुनु अगावै सार्वजनिक सूचना प्रकाशन, निमन्त्रणा पत्र वितरण तथा पत्राचार समेत गरिएको थियो । विशेष गरि वडा कार्यालय र बास स्वयंसेवकहरु मार्फत सबै वडाका स्थानीय नागरिकहरुलाई आमन्त्रण गरिएको थियो ।

ङ. नागरिक प्रतिवेदन पत्र तथा बर्हिगमन अभिमत संकलन :

नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारीताका विषयमा ५० जना सेवाग्राहीहरुबाट नागरिक प्रतिवेदन पत्र र ५० जना सेवाग्राहीहरुबाट बर्हिगमन अभिमत संकलन गरिएको थियो र सोको आधारमा प्रतुतिरण प्रतिवेदन तयार गरिएको थियो ।

५. कार्यक्रम संचालन

नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरण मिति २०८२ मंसिर ५ गते सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ स्थित बाबाकुटी परिसरमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको शुभारम्भमा कार्यक्रमका सजकता रविन्द्र बोहराले कार्यक्रमको पृष्ठभूमिको बारेमा जानकारी गराउँदै



अनौपचारिक रूपमा कार्यक्रम संचालनलाई अगाडी बढाएका थिए । कार्यक्रममा प्रमुख जवाफदेही वक्ता तथा सरोकारवालाहरुको आशन ग्रहण पश्चात कार्यक्रममा उपस्थित सम्पूर्ण सरोकारवाला र सहभागीहरुलाई वासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश परेका थिए । कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले बर्हिगमन अभिमत तथा

नागरिक प्रतिवेदन पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सबै सहभागि माफत सर्वाजनिक सुनुवाईका आचार संहिता अनुमोदन पश्चात खुल्ला गरिएको प्रश्नोत्तर खण्डमा प्रश्न, सुभावा र जिज्ञासा राख्ने सहभागीहरुले सबै क्षेत्रमा सडक बत्ति जडान गर्नुपर्ने, सडक अतिक्रमण व्यवस्थापन गर्नुपर्ने, पालिकाले सञ्चालन गर्ने कार्यक्रमहरु लैससासमैत्री हुनुपर्ने, कान्तितालको संरक्षण र सञ्चालनमा ध्यान दिनुपर्ने, बिग्रीदै गएका बाटाहरु निर्माण गर्नुपर्ने, छाडापशू चौपाया व्यवस्थापन गर्नुपर्ने, नाला सफाई, ढल निकास र फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने, अपांगता भएका व्यक्तिहरुको अधिकारको कार्यान्वयन गर्न भौतिक संरचना अपांगतामैत्री बनाउनुपर्ने लगायतका विषयहरु उठान गरेका थिए । सहभागीबाट आएका प्रश्नहरुको जवाफ नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, शाखा तथा महाशाखा प्रमुखहरुले दिएका थिए ।

२०० जनाको सहभागिता रहेको सुनुवाईमा विभिन्न पेशा, क्षेत्र, वर्ग तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, राजनीतिक दलका प्रतिनिधी, समुदायका अगुवा, धार्मिक व्यक्तित्वहरु र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सहजकर्ता रविन्द्र बोहराले ७ बुद्धे प्रतिबद्धता घोषणा गरेका थिए ।

६. कार्यक्रममा उठान भएका सवालहरु

सार्वजनिक सुनुवाईमा सहभागीहरुले सडक बत्ति जडान गर्नुपर्ने, सडक अतिक्रमण व्यवस्थापन गर्नुपर्ने, पालिकाले सञ्चालन गर्ने कार्यक्रमहरु लैससासमैत्री हुनुपर्ने, कान्तितालको संरक्षण र सञ्चालनमा ध्यान दिनुपर्ने, बिग्रीदै गएका बाटाहरु निर्माण गर्नुपर्ने, छाडापशू चौपाय व्यवस्थापन गर्नुपर्ने, नाला सफाई, ढल निकास र फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने, अपांगता भएका व्यक्तिहरुको अधिकार लगायतका दर्जनौं विषयहरुमा जिज्ञाशा, गुनासो तथा प्रश्न राखेका थिए ।

७. प्रतिबद्धताको सार्वजनिकरण

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएपछि सार्वजनिक सुनुवाईमा उठेका सवाल वा विषयहरु, सुनुवाईको क्रममा सोधिएका प्रश्न तथा जवाफको आधारमा सुधारको लागि ७ बुद्धे साभ्ता सार्वजनिक प्रतिबद्धताहरुको घोषणा गरिएको

थियो । घोषणा गरिए प्रतिवद्धताहरुमा नेपालगन्ज उप-महानगरपालिकाले बनाउने योजना कार्यक्रमलाई लैससासमैत्री बनाउने तथा निर्माण गरिने भौतिक संरचनालाई अपांगता मैत्री बनाउने नीतिको पूर्ण कार्यान्वयन गर्ने, उप-महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण भइरहेकाले अतिक्रमण र फुटपात व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गर्ने, उपमहानगरपालिका क्षेत्र भित्र छाडा पशु चौपायाँ व्यवस्थापनका लागि आम नगरबासि, नगरप्रहरी स्थानीय प्रतिनिधि र सरोकारवाला सबै मिलेर समस्या समाधान गर्नेगरी विशेष योजना बनाउने, नगरभित्रका विभिन्न सडकमा सडक बत्ति नभएको भन्ने गुनासो आएकोले सो समस्या समाधान गर्न स्थलगत अनुगमन गरी तत्काल जडान गर्ने, उप-महानगरपालिकाको विभिन्न स्थानमा नाला सरसफाई र ढल निकासका लागि अनुगमन गरी आवश्यक कार्य गर्ने, वडा नम्बर २१ र २२ मा पर्ने कान्तितालको संरक्षण र व्यवस्थापनका लागि चालु आर्थिक वर्ष भित्र बत्ति जडान र अन्य आवश्यक कार्य गर्ने, लक्षित वर्ग उत्थान कार्यक्रम अन्तरगत लक्षित वर्गले आवश्यकता पहिचान गरी माग गरि आएका आवश्यक सम्बोधन गर्ने रहेका छन् । प्रतिवद्धताहरु प्रतिवेदनको अनुसूचीमा संलग्न गरिएकोछ ।

८. सार्वजनिक सुनुवामा सहभागिहरुको उपस्थिती संख्या:

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र बासको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाबाट सेवाग्राही, सदस्यहरु, विभिन्न सञ्जालका प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत विभिन्न विषयगत कार्यालयका सहभागिहरुको समेत सहभागिता रहेको थियो । जुन देहायको तालिकामा उल्लेख छ :

महिला	पुरुष	जम्मा	दलित	जनजाती	मधेशी	मस्लिम	अन्य
९०	७९	१७९	१०	२८	५८	११	६२

९. सुनुवाईका जवाफदेहि वक्ताहरु :

सार्वजनिक सुनुवाई कार्यक्रममा तपसिल अनुसारका जवाफदेहि वक्ताहरुको अर्थपूर्ण सहभागिता रहेको थियो ।

क्र.स.	नाम	पद	निकाय
१.	प्रशान्त विष्ट	नगर प्रमुख	नेपालगन्ज उपमहानगरपालिका
२.	रामहरी शर्मा	प्रमुख प्रशासकीय अधिकृत	नेपालगन्ज उपमहानगरपालिका
३.	वडा अध्यक्षहरु	विभिन्न वडा	नेपालगन्ज उपमहानगरपालिका
४.	शाखा तथा महाशाखा प्रमुखहरु	विभिन्न शाखा, महाशाखा	नेपालगन्ज उपमहानगरपालिका

१०. सवल पक्षहरु

प्रभावकारी सेवा, सुविधा तथा गुणस्तरीय विकास कार्यक्रम, विकास निर्माण बारे खुल्ला छलफल गरी नागरिकका गुनासो तथा रचनात्मक सुझाव संकलनका लागि नेपालगन्ज उप-महानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सञ्चालन भएको सार्वजनिक सुनुवाई एक सफल कार्यक्रमको रूपमा स्थापित भएको छ । यो कार्यक्रम सञ्चालनको क्रममा पाइएका केहि सवल पक्षहरु देहाय बमोजिम रहेका छन् ।

१. सार्वजनिक सुनुवाई कार्यक्रम सुशासन ऐन, नियमावली तथा स्थानीय सरकार संचालन ऐन २०७४, सार्वजनिक

जवाफदेहिता प्रवर्द्धन सम्बन्धिको कार्यविधि-२०७७ अनुसार सम्पन्न भएको छ ।

२. सार्वजनिक सुनुवाई कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका सेवा प्रवाहको अवस्था, मुख्य-मुख्य उपलब्धिहरु, नयाँ कार्यहरु र आगामी योजना बारे जानकारी गराउने काम भएको छ ।
३. सहभागिहरुले गुनासा, जिज्ञासा, सुझाव स्वस्फूर्त रुपमा धक फुकाएर अभिव्यक्त गरेका छन् ।
४. कार्यक्रमको सुरुवातमा सार्वजनिक सुनुवाइका आचारसंहिता प्रस्तुत सहित अनुमोदन गरी कार्यक्रम संचालन गरिएको थियो ।
५. सहभागिहरुबाट उठान गरिएका सवालहरु तथा सुझावहरुको जवाफदेहि बक्ताहरुबाट चित्त बुझ्दो जवाफ खोज्ने काम भएको थियो भने सहजकर्ताबाट थप प्रष्ट पार्नका लागि प्रभावकारी रुपमा सहजिकरण गर्ने काम भएको थियो ।
६. कार्यक्रमको अन्तमा छलफल भएका विषयवस्तुहरुलाई संक्षेपीकृत गरी ७ बुँदे प्रतिवद्धता तयार र सार्वजनिकीकरण गरी जवाफदेहि बक्ताहरुलाई हस्ताक्षर गराईएको थियो ।
७. सार्वजनिक सुनुवाई कार्यक्रमको प्रचार प्रसारका लागि सार्वजनिक सूचना, पत्राचार, निमन्त्रणा वितरण गरिएको थियो ।
८. सुनुवाईमा अल्प संख्य, सिमान्तकृत, तथा पछाडि परेका वर्गहरुको अर्थपूर्ण सहभागिता रहेको थियो ।

११. सुधारका लागि सुझाव

१. कार्यक्रम निकै प्रभावकारी भएको भएपनि थप प्रभावकारि बनाउनका लागि सम्पन्न सार्वजनिक सुनुवाईमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयनमा ध्यान दिनु पर्ने देखिन्छ ।
२. सुनुवाईमा सबै वडाका वडा अध्यक्षहरुको सहभागीता हुनुपर्ने देखिन्छ ।
४. बहिर्गमन अभिमत र सुनुवाइमा आएका असल सुझावहरुलाई पालिकाले कार्यान्वयन गर्दै लैजानु पर्ने देखिन्छ ।

१२. कार्यक्रमका उपलब्धिहरु :

- उपमहानगरपालिको काम कारवाही बारे नगरवासिलाई जानकारी गराउने काम भएको छ ।
- उपमहानगरपालिकाको पहिलो चौमासिक प्रगति सार्वजनिक गर्ने काम भएको छ ।
- उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाका बारेमा छलफल तथा वहस गर्ने काम भएको छ ।
- उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिताका बारेमा पृष्टपोषण लिने काम भएको छ ।
- चौमासिक गतिविधिहरुको समिक्षा गरि भावि कार्ययोजनाका लागि सुझाव संकलन गर्ने काम भएको छ ।
- प्राप्त प्रश्न तथा सुझावको आधारमा ७ बुदे साझा सार्वजनिक प्रतिवद्धताको घोषणा गर्ने काम भएको छ ।

१३. सुनुवाईका तस्विरहरु



सुनुवाइ सहजिकरण गर्दै सहजकर्ता रबिन्द्र बोहरा बायाँ तथा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्मा दायाँ



सुनुवाईमा जवाफ दिदै नगर प्रमुख प्रशान्त विष्ट बायाँ र प्रश्न गर्दै सहभागी दायाँ ।



सुनुवाइका सहभागिहरु बायाँ तथा सरोकारवाला ब्यक्ति दायाँ ।

अनुसूची १

सार्वजनिक सुनुवाइमा जारी गरिएका सहभागी तथा जवाफदेहिबक्ताले पालना गर्नुपर्ने आचारसंहिता :

१. सहभागीले बोल्नका लागि हात उठाएर संकेत गर्नुपर्नेछ ।
२. सहभागीले प्रश्न वा सुझाव के राख्ने हो, पहिले स्पष्ट गर्नुपर्नेछ ।
३. सहजकर्ताले बोल्ने संकेत गरेपछि मात्र आफ्नो नाम र ठेगाना सहित प्रश्न, जिज्ञासा वा सुझाव के हो राख्नुपर्नेछ ।
४. सेवाग्राही सहभागी नागरिकहरु धैरैलाई प्रश्न गर्न समय दिनुपर्ने भएकाले बुदांगत रुपमा छोटकरीमा प्रश्न प्रतिक्रिया राख्नु पर्नेछ र सहजकर्ताले निर्धारण गरेको समय बित्ने पछि तत्काल प्रस्तुती रोक्नुपर्नेछ ।
५. आफू भन्दा पहिलेका सहभागीले बोलेका कुरालाई दोहोर्न्याउन जरुरी हुने छैन ।
६. चित्त नबुझेमा सहजकर्ताको अनुमति लिएर थप प्रश्न राख्न पाईनेछ ।
७. सहभागीले बिना आधार कसै प्रति लाञ्छनायुक्त भाषाको प्रयोग गर्न पाईने छैन ।
८. सुनुवाईका वक्ता तथा सहभागीलाई उत्तेजित पार्ने वा बदलाको भावनाबाट भनाई राख्न वा बोल्न पाईने छैन ।
९. सुनुवाईलाई बिथोल्ने प्रयास कतैबाट भएको पाईएमा सबै सहभागी मिलेर शालीनतापूर्वक समाधानखोज्ने पहल गर्नु सबैको कर्तव्य हुनेछ ।
१०. सुनुवाईलाई विषयान्तर हुनबाट जोगाउन सबै सहभागी सचेत हुनु पर्नेछ ।

अनुसूची २

नागरिक प्रतिवेदन पत्र (Citizen Report Card)

समष्टिगत अभिमत विवरण

देहायको तथ्यांक ५० जनामा गरिएकोमा सर्वेक्षणमा आधारित छ ।

सर्वेक्षणमा सहभागी

महिला: ३४

पुरुष १६

१ .	सेवाको सन्तुष्टि
	१.१ तपाईंले नगरपालिका कार्यालयबाट सेवा लिदा समग्रमा कतिको सन्तुष्टि पाउनु भयो ? सन्तुष्ट (२०%) ठीकै (७४%) असन्तुष्ट (६%)
	१.२ सेवा लिन जाँदा कर्मचारीको व्यवहारप्रति तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट (६%) ठीकै (८०%) असन्तुष्ट (८%)
२ .	सेवाको नियमितता
	२.१ कार्यालय नियमित रूपमा (पदाधिकारी र कर्मचारीको उपस्थिति, समय पालना, कार्य चुस्तता) सञ्चालन भएको छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ? विश्वस्त (४२%) ठीकै (०%) अविश्वस्त (५८%)
	२.२ तपाईंले सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नु भयो ? तिरेको छैन (१००%) एकदमै कम (०) धेरै तिरेको (०)
	२.३ यस कार्यालयले सार्वजनिक चासो तथा समस्या समाधान गर्न औसत कति दिन लगाउने गरेको छ ? १ दिन (५६%) २ दिन (३८%) धेरै दिन (६%)
	२.४ यस कार्यालयमा कार्यरत कर्मचारीप्रति तपाईंको विश्वास कतिको छ ? ठीकै विश्वास छ (६२%) धेरै विश्वास छ (३२%) विश्वास छैन (६%)
३ .	सेवा प्रतिको जनविश्वास
	३.१ यस उपमहानगरपालिकाले दिने सेवाप्रति तपाईं कतिको विश्वस्त हुनुहुन्छ ? विश्वस्त (३८%) ठीकै (४६%) अविश्वस्त (६%)
	३.२ यस कार्यालयले विपन्न २.३. यस कार्यालयले विपन्न वर्गको लागि छुट्टयाएको सेवा तथा वजेट प्रयोग गरेको थाहा पाउनु भएको छ ? छ (१०%) छैन (९०%) अलि अलि थाहा छ (०%)
	३.४ यस कार्यालयले प्रदान गरेको सेवाको बारेमा अरुलाई जानकारी तथा कतिको प्रचार गर्नु भएको छ ? धेरै (०%) ठीकै (५४%) गरेको छैन (३४%) सके सम्म गरेको छुँ (१२%)
४ .	सेवाको गुणस्तर
	४.१ तपाईं यस कार्यालयमा आउँदा कसको सहयोग लिनुभयो ? कसैको सहयोग नलि आफैँ (१००%) गाउँका ठूलाबडाको (०%) मध्यस्थकर्ता (०%)

	<p>नियमित र राम्रोसँग (२६) ठीकै गर्छ (७२%) नियमित रुपमा गर्दैन (२%)</p> <p>९.४ तपाईंको वडापालिकामा विकास निर्माणको स्थिति कस्तो छ?</p> <p>राम्रो (२२%) ठीकै (७६%) खराब (२)</p> <p>९.५ तपाईंको वडापालिकामा संचालन गरेका आयोजनाहरु कतिका प्रभावकारी छन् ?</p> <p>प्रभावकारी छन् (२८%) ठीक छन् (६६%) प्रभावकारी छैनन् (६%)</p> <p>९.६ आयोजना सञ्चालन गर्दा वडापालिकाबाट प्राविधिक सहयोग कतिको पाउनु भयो ?</p> <p>सजिलै पाइयो (३८%) कहिलेकाँही पाइयो (६२%) माग गर्दा पनि पाइएन (०%)</p> <p>९.९ वडापालिकामा विकास निर्माणका बारेमा जानकारी माग्दा पाउनु हुन्छ ?</p> <p>सजिलै पाइन्छ (४०%) सोधेपछि पाइन्छ (५८%) सोधेपनि पाइदैन (२%)</p> <p>९.१० आयोजना सञ्चालन गर्दा वडापालिकाबाट कतिको सहयोग पाउनु भएको छ?</p> <p>धेरै सहयोग पाएको छु (४०) ठीकै सहयोग पाएको छु (५६%) निरुत्साहित गरिन्छ (४%)</p>
१०.	<p>स्थानीय सरकारको वित्तीय व्यवस्थापन र कार्यसम्पादन</p> <p>१०.१ पालिकाको आर्थिक श्रोत कस्तो छ ?</p> <p>आवश्यक श्रोत उपलब्ध (३०%) कम श्रोत उपलब्ध (७०%) अति कम श्रोत उपलब्ध (०)</p> <p>१०.२ काम गर्ने प्रणाली र प्रक्रिया कस्तो छ ?</p> <p>अति सरल (२०%) ठीकै (८०%) जटिल (०%)</p> <p>१०.३ पालिकाको आम्दानी र खर्च कार्यालय बाहिर सूचना पाटीमा टाँसेको देख्नुभयो ?</p> <p>टाँसेको देखेको छु (३०) कहिलेकाही टाँसेको देखिन्छ (५८%) खै कतै देखिएन (१२%)</p>
११ .	<p>पारदर्शिता सम्बन्धी</p> <p>११.१ यस वडा/पालिकाको वार्षिक नीति, कार्यक्रम र श्रोतका बारेमा जानकारी पाउनु भएको छ ?</p> <p>धेरै जानकारी पाएको छु (७२) ठीकै जानकारी पाएको छु (२२%) कम जानकारी पाएको छु (६%)</p> <p>११.२ पालिकाले निर्माण गरेका ऐन, नियम, निर्णय, बजेट कार्यक्रम, कार्यप्रगति आदी सम्बन्धी विवरण सार्वजनिक हुने गर्दछ ?</p> <p>हुने गरेको छ (५४%) हुने गरेको छैन (४६%) जानकारी नै छैन (०%)</p> <p>११.३ सार्वजनिक हुने माध्यम के के हुन् ?</p> <p>वेबसाइट (१०%) सूचना पाटी (१४%) सामाजिक संजाल (१४%) सार्वजनिक सुनुवाई (८%) अन्य (५४%)</p> <p>११.४ पालिकाको कार्यालयबाट तपाईंले चाहेको विवरण माग गर्दा वा आवश्यक पर्दा पाउनु भएको छ ?</p> <p>सहजै पाए (४२%) धेरै पटक भनेपछि पाए (५२%) पाइन (०%) वास्ता नै गरिएन (६)</p>

अनुसूची ३
बहिर्गमन अभिमत (Exit Poll) संकलन

सर्वेक्षणमा सहभागी महिला: १३ पुरुष: ३७

१ सेवा सुविधा प्राप्ती सम्बन्धी तपाइको स्वमूल्याङ्कन कस्तो रहयो ?

सि.नं.	सेवाको नाम	स्वयमूल्याङ्कन -उपयुक्त कोष्ठमा ठिक () लगाउनु होस ।		
१	सेवा लिन को सँग सम्पर्क गर्ने भन्नेमा तपाईको धारण के कस्तो छ ?	अति स्पष्ट (८%)	ठीकै (८८%)	अस्पष्ट (४%)
२	सेवाप्रदायक कर्मचारीले तपाईको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ?	अति धेरै (१४%)	ठीकै (८४%)	थोरै (२%)
३	तपाई प्रति सेवाप्रदायक कर्मचारीले कस्तो व्यवहार गरे ?	मिलनसर मैत्रीपूर्ण (२०%)	ठीकै (८०%)	अभद्र र अमर्यादित (०)
४	सेवा प्राप्त गर्न आवश्यक सूचनाहरु (प्रमाण,कागजात) र शुल्क, दस्तुर वारे तपाईलाई सेवाप्रदाय कर्मचारीले स्पष्ट जानकारी गरे ?	अति स्पष्ट गरीदिए(१८%)	ठीकै (८०%)	अलमल्ल हुनेगरी अस्पष्ट सूचना दिए (२%)
५	तपाईले राख्नु भएका समस्यालाई के कस्तो समाधान दिए?	अति सजिलो तरीकाबाट समाधान दिए (१८%)	ठीकै (८०%)	समाधान दिन सकेनन् (२%)
६	सेवा प्राप्त गर्न अपनाएका प्रकृया के कस्तो लाग्यो ?	अति सजिलो (१२%)	ठीकै (८०%)	लामो र भन्भटिलो (८%)

उपमहानगरपालिकाको कुन पक्ष धेरै राम्रो लाग्यो र कुनकुन पक्षलाई सुधार गर्नु पर्ने देखियो ?

नगरपालिकाको राम्रो पक्षहरु	नगरपालिकाको सुधार गर्नुपर्ने पक्षहरु
<ul style="list-style-type: none"> ➤ पार्किंग राम्रो छ ➤ कर्मचारी विशेषगरी प्रमुख प्रशासकीयको व्यवहार राम्रो छ । ➤ समयमा कार्य सम्पादन हुन्छ । ➤ कृषि शाखाले प्रदान गर्ने तालिम राम्रो छ । 	<ul style="list-style-type: none"> ➤ छाडा पशु चौपायाको व्यवस्थापन ➤ नगरभित्रको फोहोर व्यवस्थापन ➤ कर्मचारी कार्यालयमा भेटिनुपर्ने ➤ यथासक्य छिटो कार्यालय पुन व्यवस्थापन गरी संचालन गरिनुपर्ने ➤ युवा प्रोत्साहन कार्यक्रम ल्याउनु पर्ने ➤ सेवा लिन अपनाउनु पर्ने सबै प्रक्रिया डिजिटल बोर्ड र वइबसाइटमा राख्नुपर्ने ।


अनुसूची ४
कार्यक्रमको उपस्थिती







नेपालगन्ज उपमहानगरपालिकाको आ.त २०८२ / २०८३ को प्रथम चौमासिक

सार्वजनिक सुनुवाई कार्यक्रम

मिति : २०८२ मंसिर ५ गते, नेपालगन्ज, बाँके

क्र.सं.	नामथर	ठेगाना/पद	लिंग	सम्पर्क नम्बर	हस्ताक्षर
१	शिवकुमार शर्मा	उपप्रमुख कांस नेपाल	पुं	९८४२०४६३४१	
२	प्रशान्त विष्ट	नगर प्रमुख देवा	पुं		
३	राजेश्वरी शर्मा	प्रमुख प्रशासकीय अधिकारी	पुं	९८२०६६९९९	
४	प्राध्वन कार्की	जनसम्पर्क अधिकारी	पुं	९८२०६६६६९	
५	मान वर्मा चन्द	व.प्र. सहा.क.	पुं	९८२०२९९५२	
६	गोविन्द शर्मा	पडा अध्यक्ष - ९	पुं	९८४२०२९९९९	
७	प्रकृता कुमारी सुब्बा	करिब क.वि.क.	म	९८६६९६०२३०	
८	संगीता रेग्मी	का.पा. सदस्य	म	९८४६२२२६०२	
९	बसन्तकुमार शर्मा	"	पुं	९८४६२२२६०२	
१०	रविन्द्र बज्रा	वास जेठ	पुं	९९४६२२२६०२	
११	सुफिया कुमारी	बास नेपाल	म	९८६६९६५१५२	
१२	श्याम शर्मा	नेपालगन्ज - २२	पुं	९८ -	
१३	सामन्त खत्री	नेपालगन्ज - २२	पुं	-	



क्र. सं.	नामधर	ठेगाना / पद	लिंग	सम्पर्क नम्बर	हस्ताक्षर
१५	फयाद शिच	ने.ग. वडा २२	पु.	-	
१६	दुब्बन मनिहार	ने.ग. वडा २५	पु.	९२००२६२४९	दुब्बन मनिहार
१७	क्षारी चौकी	ने.ग. वडा २१	पु.	-	क्षारी
१८	ठवकु स्वसि	ने.ग. वडा २१	पु.	-	ठवकु
१९	मठु चमार	११ २१	पु.	-	मठु
२०	जगमोहन गणेश	ने.ग. वडा २१	पु.	-	जगमोहन गणेश
२१	कल्पना पार्वण	ने.ग. वडा ४	म.	९२४२०३९९९२	
२२	हंसमहिलवाडे	मे.ग. वडा २६	म.	९८६९९६७८४०	
२३	गौरी बाहेर	मे.लाहय स्वयं वडा ६	म.	९८६८२०७१२१	गौरी
२४	काली सुठा	११ १९	म.	९८२९६०२७८३	
२५	अनवरवती पांडे	११ २६	म.	९८६८१६०८४१	
२६	दुब्बा कर्कि	११ ११	म.	९८५८०२२२४७	दुब्बा
२७	महेशी थापा	मामागुडे	म.	९८२९६०५०५४	
२८	गिता कोइराला	गहिलापिनी जुनी अथवा	म.	९८४०४०८२६	गिता
२९	मुनिता कोइराला	११-११	म.	-	मुनिता




क्र. सं.	नामथर	ठेगाना / पद	लिंग	सम्पर्क नम्बर	हस्ताक्षर
१	विष्णु शर्मा	महिला मिलितुली नैपाखण्ड	म.	९८१२१७३३३७	Prof.
२	प्रमिला चौधरी	महिला मिलितुली - ११-	म.	९८६००७३३६६	- १२१४
३	सुगिता शर्मा	" " " "	म.	९८४६३६८००८	Prof.
४	लक्ष्मी शर्मा	" " " "	म.	९८१२२१३०३२	Prof.
५	कल्पना बान्त	" " " "	म.	९८४८०४३३६९	Prof.
६	कमला बाण्ड	" " " "	म.	९८४८३६८८९९	Prof.
७	जोषा	" " " "	म.	९८४८०४९९०६	Prof.
८	स्वोभा	" " " "	म.	९८४८०४६६४२	Prof.
९	टिका कौड	" " " "	म.	९८४८०४६६४२	Prof.
१०	रश्मिना के सी	समावेष्टि डोल ४	महिला	९८४८०४६६६९	Prof.
११	सुशीला पण्डित	समावेष्टि डोल ४	महिला	९८४८०४६६६९	Prof.
१२	विष्णु बाण्ड	समावेष्टि डोल ४	महिला	९८४८०४६६६९	Prof.
१३	लाक्ष्मी रिजाल	कारकाय न.ग.	"	९८४८०३६०५३	Prof.
१४	स्वोभा चौधरी	नैपालाखण्ड १०	म.	९८४८३३२४६६	Prof.
१५	रामपुमार काठु	नैपालाखण्ड २९	म.	९८०५६६६६६६	Prof.



क्र.स.	नामथर	तेगाना/पद	लिङ्ग	सम्पर्क नम्बर	हस्ताक्षर
४४	सुनिता खत्री (स्त्री)	कुल्लुका ६.	म	९८६५५५०५६६	
४५	मिसरा अधिकाारी	पुडली २२	म.	९८५८०३५९०५	
४६	प्रिष्ठा धोती मार	पुडली - २२	म.	९७०५६६५५५	
४७	महावमशाही	ने.ग - ४	पु	९८०६३२९५५६	
४८	पुडली मार	ने.ग - २२	म	—	६३.२/नी
४९	आम्बिका पुडली	ने.ग. २२	म.	९८४१०६६६६६६	
५०	लहली कुचरुनी	ने.ग. २२	म.	९८४२९३९६६६	
५१	रुक्मिणी मार	ने.ग. २२	म.	९८६६६६६६६६	
५२	रुक्मिणी मार	ने.ग. २२	पु	९८१२५५८६६६	
५३	विजेश मार	ने.ग. २२	पु	९८६८९८५५५५	
५४	रुक्मिणी मार	ने.ग. २२	पु	९८५५५५५५५६	
५५	मिसरा मार	ने.ग. २२	पु	—	
५६	जयप्रकाश मार	ने.ग. २२	पु.	९८४०६६६६६६६६	
५७	प्रिष्ठा मार	ने.ग. २२	पु.	९८४३३३३३३३३३	
५८	जयप्रकाश मार	ने.ग. २२	पु.	९८५५५५५५५५	



क्र. सं.	नामथर	ठेगाना / पद	लिङ्ग	सम्पर्क नम्बर	हस्ताक्षर
५९	रमेश चंद्र	२२	पु	९८६४९२१०१८	रमेश
६०	रामजी नाक	२२	पु	९८१९५५९०८८	
६१	रघु ठाकुर	२२	पु	९८२२५०१२३९	
६२	राहुल पासवान	२२	पु	९७०१७५९७१५	
६३	गणेश कु. शिंदे	ने. ग. उ. व. म. न. पा. युवा	महिला	९८४९२६९८०	
६४	अमृता शार्दा	ने. ग. उ. व. म. न. पा. युवा	महिला	९८४९२६९८०	
६५	सुरेश प्रबाह पार	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
६६	सुभाष पंडित	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
६७	प्रविण कुमार शर्मा	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
६८	केदार प्रसाद आदिकार	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
६९	सुविद्य प्रसाद कंडेल	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
७०	मनजु खोसला	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
७१	अश्विनी रिजाल	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
७२	उमरती बाक	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	
७३	सुषोमि कुमुदी	ने. ग. उ. व. म. न. पा. युवा	पुरुष	९८४९२६९८०	



Handwritten signature or initials.




क्र. सं.	नामथर	ठेगाना/पद	लिंग	सम्पर्क नम्बर	हस्ताक्षर
68	कमल चमक	वडा नं. २२	म	-	कमल
69	अमिलन बिहरिया	" " २२	म	-	अमिलन
70	बिप्लव " "	" " २२	म	-	बिप्लव
71	रासना २४६९	" " २२	म	-	रासना
72	अलपु २९९१	२२	म	-	अलपु
73	राजिना कशर	" " २२	म	-	राजिना
74	मुनिष मिश्रा	" " २२	म	-	मुनिष
75	विजया "	२२	म	-	विजया
76	पुनम हरजन	" " २२	म	-	पुनम
77	अञ्जलि कशर	" " २२	म	-	अञ्जलि
78	पुनम २४६९	" " २२	म	-	पुनम
79	विर्मला रेदारा	" " २२	म	-	विर्मला
80	विमला चमार	" " २२	म	-	विमला
81	पुनम रेदारा	" " २२	म	-	पुनम
82	राजना वास्कोर	" " २२	म	-	राजना



वि.स.सि



क्र. सं.	नामथार	ठेगाना/पद	लिङ्ग	सम्पर्क नम्बर	हस्ताक्षर
१९	वधिका बरुवापा	उकासकी कडा - २२	म	-	सधिका
२०	उजिल्ले दिधरीया	वडा २२	म	-	उजिल्ले
२१	सहितुन दिधरीया	वडा २२	म	-	सहितुन
२२	फिरन दिधरीया	वडा २२	म	-	फिरन
२३	वैलतुन दिधरीया	वडा २२	म	-	वैलतुन
२४	अपातुन दिधरीया	वडा २२	म	-	अपातुन
२५	मुनिता बूढारा	वडा २२	म	-	मुनिता
२६	अजेली ॥	वडा २२	म	-	अजेली
२७	बसादेवी "	वडा २२	म	९८९९९९९९९९९९	बसादेवी
२८	मिरा अमार	वडा २२	म	-	मिरा
२९	विरवहादुर बरुवाका	विके ६	पु	९८४८१७४९२४	बिर
३०	देव बरुवाका	कडा नं. - ४	पु	९८४८१७४९२४	देव
३१	आपुढे भाऊ	वडा नं. - २९	पु	९८४८१७४९२४	साधिर
३२	फारिरे प.दा.डा.	वडा नं. - २९	पु	-	फारिरे
३३	लक्ष्मण अमार	वडा नं. - २९	पु	-	लक्ष्मण



Handwritten signature or mark.



क्र. सं.	नामथर	ठेगाना/पद	लिंग	सम्पर्क नम्बर	हस्ताक्षर
१०४	महान्दिर वरि	वडा त. २२	पु	-	महान्दिर वरि
१०५	समर्थ गुरुवा	वडा न. २५	म	९८१९६०४४६	अस्य
१०६	लेखी सुता	वडा न. २२	म	९८१९६०४४६	अस्य
१०७	डा. विराम सुवेदी	कविराम बाबुरे व्ह.प.क.प.	पु	९८२०८५४६६	अस्य
१०८	सुंसा पुन	भायबुद शाखा क. ति	पु	९८४६८२३३९६	अस्य
१०९	दाशराम बर्ग	मि. पुर्वी विसावा	पु	९८४६८२३३९६	अस्य
११०	समाज अ. सी	म. ज. इ. न. क. / भायबुद शाखा	पु	९८४६८२३३९६	अस्य
१११	माया समी	११ डि. अ. व. क.	म.	९८४६८२३३९६	अस्य
११२	शान्ति के. सी.	सामाजिक वि. शाखा	म.	९८४६८२३३९६	अस्य
११३	कृष्ण बर्ग	आ. ले. प. शाखा	पु.	९८४६८२३३९६	अस्य
११४	मोहन कदापुर खडका	वाणपन शाखा	पु.	९८४६८२३३९६	अस्य
११५	लोकेन्द्र वहापुर शाही	शिक्षा महाशाखा	पु.	९८४६८२३३९६	अस्य
११६	पवन कृष्ण कर्जोजी	म. ज. इ. न. क. / भायबुद शाखा	पु.	९८४६८२३३९६	अस्य
११७	अ. व. क. वहापुर वहापुर	वडा २२ सयय	पु.	९८४६८२३३९६	अस्य
११८	मन गण्डारी	बाक नया ल. डि. पु.	पु.	९८४६८२३३९६	अस्य



अ. व. क.



क्र. स.	नामथर	वेगना / पद	लिङ्ग	सम्पर्क नम्बर	हस्ताक्षर
१४९	विष्णु मोंडा पोडेल	नांणालाज २	मस्तिना	९८४९९३६०६५	विष्णु
१५०	विष्णु विमिरे	"	"	९८४८०५४०९३	
१५१	लक्ष्मी विठ्ठ	पुरी - २२	"	९८२९०४३८२९	
१५२	नारुडाडे	२२	कुम	९८०९६४४८८	
१५३	राधेश्याम पाण्डेराय चाडु	२२	यश		राधेश्याम
१५४	पाण्डेराय काडे	- २९	यश		
१५५	वठारुप पाण्डेराय	- २२	पु.	९८८९९६९२९	पाण्डेराय
१५६	शंकर नरयाम	- २२	पु.	९८४०२०५५०२	
१५७	शिवांगु शाह	१.१.१०	पु.	९८४८०२०२९५	
१५८	सोनि विठ्ठ	ने-११-१०	पु.	९८४८०२०२९५	
१५९	मनज विठ्ठ	पुरी - २२	पु.	९८४८०२०२९५	
१६०	जमुना चाडेर	ने-११-१०	पु.	९८४८०२०२९५	
१६१	शोभा पाडार	पुरी - २२	पु.	९८४८०२०२९५	
१६२	लक्ष्मी चाडेर	ने-११-१०	पु.	९८४८०२०२९५	
१६३	जगदग चाडेर	पुरी - २२	पु.	९८४८०२०२९५	
१६४		११	पु.		



क्र. स.	नामथर	ठेगाना / पद	लिंग	सम्पर्क नम्बर	हस्ताक्षर
१६४	नुर बानो कलवाटि	नौगा - २२	प	९७०५५९०१२२	नुर बानो
१६५	सुबशक्त घोसी	" "	"	९८५९११८०२५१	सुबशक्त
६६	सौम्या चौधरी	" "	म	९८२२/३२६७३	
६७	रचना शर्मा	नौगा - ६	प	-	रचना
६८	अरुणा केडेना	" " "	"	९८२६२५०३५५	अरुणा
६९	ज्योती कि उ	नौगा ९९	म	९८५६२२९९००८	ज्योती



मन भण्डारी

कार्यक्रम प्रबन्धक, बास नेपाल

(Handwritten signature)

